

बकैया गाउँकार्यपालिकाको मिति २०७५।५।५ गतेको बैठकका प्रस्ताव एवं निर्णयहरू

१. बकैया गाउँपालिका विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७५ सम्बन्धमा :-

'बकैया गाउँपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७५' को दफा १२ बमोजिम बकैया गाउँपालिका क्षेत्र भित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट हुन सक्ने जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि स्थापना भएको विपद् व्यवस्थापन कोषको सञ्चालन गर्न तयार गरिएको 'बकैया गाउँपालिका विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७५' लाई सर्वसम्मत पारित गरियो।

२. 'बकैया गाउँपालिकाको व्यवसाय कर संकलन निर्देशिका, २०७५' पारित सम्बन्धमा :-

बकैया गाउँपालिकाबाट संकलन गरिने व्यवसाय कर लाई व्यवस्थित बनाउन तयार गरिएको 'बकैया गाउँपालिकाको व्यवसाय कर संकलन निर्देशिका, २०७५' लाई सर्वसम्मत पारित गरियो।

३. विद्युत प्राविधिकको सेवा करार सम्बन्धमा :-

बकैया गाउँपालिकाबाट आर्थिक वर्ष २०७५।७६ मा गाउँसभाबाट पारित विद्युत विस्तार शिर्षकमा पारित बजेटबाट संचालन गरिने विद्युत विस्तार सम्बन्धि कार्यलाई सहज बनाउन इलेक्ट्रिसियन पदमा १ जनालाई सेवा करारमा लिई सम्बन्धित विषयको प्राविधिक सेवा प्राप्त गर्ने सर्वसम्मत निर्णय गरियो।

४. तार पोल ढुवानी भाडा रकम भुक्तानी सम्बन्धमा:-

नेपाल विद्युत प्राधिकरणबाट बकैया गाउँपालिकाका विभिन्न वडाहरूमा विद्युत लाईन मर्मत तथा विस्तारको लागि निशुल्क रुपमा प्राप्त हुने तार पोल लगायतका विद्युतिय सामग्री ढुवानीको लागि नेपाल विद्युत प्राधिकरणबाट खर्च नव्यहोरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट मर्मत वा विस्तारको लागि निशुल्क रुपमा तार पोल प्राप्त भएको व्यहोरा खुल्ने कागजात तथा अन्य विल भर्पाई सहित भुक्तानी माग भएमा ढुवानी बापतको रकम गाउँपालिकाबाट भुक्तानी गर्ने निर्णय गरियो।

५. बकैया गाउँपालिकाको टोल विकास संस्था गठन कार्यविधी पारित सम्बन्धमा:-

बकैया गाउँपालिका भित्र सामुदायिक प्रयासमा टोलको संस्थागत, सामाजिक तथा आर्थिक विकास, स्थानीयस्तरमा सुशासन प्रवर्द्धन गर्न गठन गरिने टोल विकास संस्था र सो संस्थाको कामलाई व्यवस्थित गर्न बनेको 'बकैया गाउँपालिकाको टोल विकास गठन सम्बन्धि कार्यविधी २०७५' लाई सर्वसम्मत पारित गरियो।

६. भुकम्प पीडितको गुनासो सम्बोधनको लागि डेलिगेशन सम्बन्धमा:-

बकैया गाउँपालिकामा रहेका भुकम्प प्रभावितहरुको सम्बन्धमा समस्या समाधानको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण काठमाडौंमा गाउँ कार्यपालिकाको सदस्यहरुको टोली डेलिगेशन जाने निर्णय गरियो ।